


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र नियमावली २०६५ को नियम ३  
बमोजिस सार्वजनिक गरिएको

## स्वतः प्रकाशन गर्नु पर्ने विवरणहरु (Proactive Disclosure)

२०८१ बैशाख १ गते देखि असार मसान्त सम्म



कृष्णनगर नगरपालिका  
नगरकार्यपालिकाको कार्यालय, कृष्णनगर


## १. कार्यालयको स्वरूप र प्रकृति :

- कृष्णनगर नगरपालिका सामुद्रिक सतह देखि ३४ मिटर सम्मको उचाइमा अवस्थित रहेको छ।
- भौगोलिक अवस्थितिका हिसाबले २७ डिग्री २९ मिनेट ४६ सेकेण्ड उत्तर देखि २७ डिग्री ३४ मिनेट २० सेकेण्ड उत्तरी अकक्षांश रद्द २ डिग्री ४४ मिनेट १३ सेकेण्ड देखि रद्द २ डिग्री ५३ मिनेट ५८ सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ।
- यस नगरपालिकाको पूर्वमा महाराजगंज नगरपालिका, दक्षिण तथा पश्चिममा भारत उत्तरमा शिवराज नगरपालिका तथा विजयनगर गाउँपालिका अवस्थित रहेको छ।
- नगरपालिकाको केन्द्रबाट उत्तरी भागमा २० कि.मि. दुरीमा पुर्व पश्चिम लोकमार्ग रहेको यो नगरपालिका जिल्ला सदरमुकाम तौलिहवा देखि २९ कि.मि. दुरीमा अवस्थीत रहेको छ।
- नगरपालिकाको नामाकरणको सन्दर्भमा यस क्षेत्रमा झंडे खाँ नामक व्यक्तिले बस्ति बसालेकोले उनकै नामबाट झंडेनगर भनिन्थ्यो।
- कालान्तरमा झंडेनगरको पूर्वी भागमा रहेको हालको कृष्णनगर क्षेत्रमा समाजसेवी श्री गया प्रसाद शाहले आधुनिक ढंगले बस्तीको विकास तथा विस्तारमा नेतृत्वदायी भूमिका खेलेकोले उँहाकै परिवारका सदस्यको नाम कृष्ण रहेको र उँहा कै नामबाट नै त्यस बस्तको नाम कृष्णनगर रहन गएको।
- तत्यकालिन ३ वटा गा.वि.स. कृष्णनगर, शिवनगर र सिर्सिहवा गरि कृष्णनगर नगरपालिका स्थापना भएको २०७० सालमा र २०७४ सालमा आएर थप ७ वटा गा.वि.हरु भिलमी, पुर्णेत्तमपुर, अजिगरा, बहादुरगंज, विद्यानगर, रामनगर र भगवानपुर सहित १० वटा गा.वि.स. मिलेर अहिले कृष्णनगर नगरपालिका बनेको छ।

## २. कार्यालयको काम कर्तव्य र अधिकार :

कृष्णनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालयबाट सम्पादन गरिने प्रमुख कार्यहरु :

- ❖ स्थानीय स्तरमा कामकाज गर्ने आवश्यक पर्ने ऐन, कानून, निति नियम, कार्यविधि, मापदण्डको निर्माण तथा कार्यान्वयन सम्बन्धी कार्य।
- ❖ संघ, प्रदेश तथा स्थानीय स्रोतबाट प्राप्त बजेटको आय व्यय सम्बन्धी सम्पुर्ण व्यवस्थापन।
- ❖ सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन सम्बन्धी कार्य ॥
- ❖ संघीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय कर, सेवा शुल्क तथा दस्तुर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिस्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), मनोरञ्जन कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन निर्धारण सम्बन्धी कार्य।
- ❖ स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन सम्बन्धी कार्य।
- ❖ स्थानीय तथ्याकं र अभिलेख सकलन सम्बन्धी कार्य।
- ❖ स्थानीय स्तरका विकास आयोजना तथा परियोजना सम्बन्धी कार्य।



- ❖ प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याकान्त र नियमन सम्बन्धी कार्य।
- ❖ आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी कार्य।
- ❖ स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी कार्य।
- ❖ स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिचाइ सम्बन्धी कार्य।
- ❖ नगर सभा, मेलमिलाप र मध्यस्थाताको व्यवस्थापन सम्बन्धी कार्य।
- ❖ स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी कार्य।
- ❖ कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य सम्बन्धी कार्य।
- ❖ सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य।
- ❖ बेरोजगारको तथ्याकं सकंलन, रोजगारी शृजना सम्बन्धी कार्य।
- ❖ कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी कार्य।
- ❖ खानेपानी, वैकल्पिक उर्जासम्बन्धी कार्य।
- ❖ विपद व्यवस्थापन सम्बन्धी कार्य।
- ❖ भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी कार्य।
- ❖ खेलकुद संचालन, व्यवस्थापन भौतिक संरचनाको निर्माण सम्बन्धी कार्य।
- ❖ स्थानीय स्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण सम्बन्धी कार्य।
- ❖ विद्युत, खानेपानी तथा सिचाइ जस्ता सेवाहरू सम्बन्धी कार्य।
- ❖ सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क सम्बन्धी नीति, कानून, मापदण्ड योजना तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कार्य।
- ❖ व्यक्तिगत घटना दर्ताको अभिलेख व्यवस्थापन र प्रतिवेदन।
- ❖ स्थानीय स्तरमा पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनः निर्माणसम्बन्धी कार्य।
- ❖ सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन सम्बन्धी कार्य।
- ❖ प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको सकंलन तथा बाडफाट सम्बन्धी कार्य।
- ❖ संघ, संस्था दर्ता तथा नवीकरण सम्बन्धी कार्य।
- ❖ वडा भित्रका योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन सम्बन्धी कार्य।
- ❖ तथ्याकं अद्यावधिक तथा संरक्षण सम्बन्धी कार्य।
- ❖ विकास कार्य गर्ने।
- ❖ विभिन्न सिफारिस तथा प्रमाणित गर्ने सम्बन्धी कार्य।
- ❖ अन्य कुनै कार्यालयको कार्य क्षेत्र भित्रमा नपरेको आवश्यकता अनुसारको नेपाल सरकारको कार्य

३. कृष्णनगर नगरपालिकाको स्वीकृत दरबन्दी तेरिज विवरण :

  
कृष्णनगर नगरपालिका, कृष्णनगर

नगर कार्यपालिकाको कार्यस्थियको विद्यमान दरवन्दी तेरिज

| क्र.सं. | पद                      | तह   | सेवा      | समूह    | उपसमूह  | स्वीकृत दरबन्दी | अन्य सेवाबाट समायोजन हुने |         | बौद्धी दरबन्दी | कैफियत |
|---------|-------------------------|------|-----------|---------|---------|-----------------|---------------------------|---------|----------------|--------|
|         |                         |      |           |         |         |                 | दरबन्दी                   | दरबन्दी |                |        |
| १       | प्रमुख प्रशासकीय अधिकृत | १०   | प्रशासन   | सा.प्र. |         | १               |                           |         |                |        |
| २       | अधिकृत                  | १/१० | शिक्षा    | शि.प्र. |         | १               |                           |         | १              |        |
| ३       | सि.डि.ई.                | १/१० | इन्जि.    | सिप्रिल |         | १               |                           |         | १              |        |
| ४       | अधिकृत                  | ७/८  | प्रशासन   | सा.प्र. |         | १               |                           |         | १              |        |
| ५       | लेखा अधिकृत             | ७/८  | प्रशासन   | लेखा    |         | १               |                           |         | १              |        |
| ६       | अधिकृत                  | ७/८  | शिक्षा    | शि.प्र. |         | १               |                           |         | १              |        |
| ७       | जन स्वास्थ्य अधिकृत     | ७/८  | स्वास्थ्य | ज.स्वा. |         | १               |                           |         | १              |        |
| ८       | इन्जिनियर               | ७/८  | इन्जि.    | सिप्रिल | वि.प.आ. | १               |                           |         |                |        |
| ९       | इन्जिनियर               | ७/८  | इन्जि.    | सिप्रिल |         | १               |                           |         |                |        |
| १०      | आ.ले.प. अधिकृत          | ६    | प्रशासन   | लेखा    |         | १               |                           |         | १              |        |
| ११      | अधिकृत                  | ६    | प्रशासन   | सा.प्र. |         | ३               |                           |         | ३              |        |
| १२      | प.हे.न.                 | ५/६  | स्वास्थ्य | क.न.    |         | १               |                           |         |                |        |
| १३      | हेल्थ असिस्टेन्ट        | ५/६  | स्वास्थ्य | हे.ई.   |         | १               |                           |         |                |        |
| १४      | सहायक                   | ५    | प्रशासन   | सा.प्र. |         | ५               |                           |         | ३              |        |

|                          |                               |       |         |         |    |    |
|--------------------------|-------------------------------|-------|---------|---------|----|----|
| १५                       | लेखा सहायक                    | ५     | प्रशासन | लेखा    | १  | १  |
| १६                       | प्रा.स.                       | ५     | शिक्षा  | शि.प्र. | १  | १  |
| १७                       | सब-इंजिनियर                   | ५     | इंजिं.  | सिभिल   | २  | १  |
| १८                       | कार्प्युटर अपरेटर             | ५     | विविध   |         | १  | १  |
| १९                       | महिला विकास निरीक्षक          | ५     | विविध   |         | १  | १  |
| २०                       | सभैक                          | ५     | इंजिं.  | सभै     | १  | १  |
| २१                       | सहायक                         | ४     | प्रशासन | सा.प्र. | ३  | ३  |
| २२                       | स.ले.पा.                      | ४     | प्रशासन | लेखा    | १  | १  |
| २३                       | सहायक महिला विकास<br>निरीक्षक | ४     | विविध   |         | १  | १  |
| कार्यालय तर्फ जम्मा      |                               |       |         |         | ३२ | ०  |
| बड़ा कार्यालय (१२ बटा)   |                               |       |         |         | ०  | ०  |
| १                        | सहायक                         | ५ औं  | प्रशासन | सा.प्र. | ५  | ५  |
| २                        | सब-इंजिनियर                   | ५ औं  | इंजिं.  | सिभिल   | ५  | ५  |
| ३                        | सहायक                         | चौथों | प्रशासन | सा.प्र. | ७  | ४  |
| ४                        | अ. सब-इंजिनियर                | चौथों | इंजिं.  | सिभिल   | ७  | ४  |
| बड़ा कार्यालय तर्फ जम्मा |                               |       |         |         | २४ | ०  |
| कुल जम्मा                |                               |       |         |         | ५६ | ३२ |

## ५. नागरिक वडापत्र



सेवा सुविधाका नाम  
सेवा लिने प्रक्रियाचाहिने कागजातहरु/

| क्र.सं. | सेवा सुविधाका नाम                             | लाग्ने सेवा शुल्क तथा दस्तर  | लाग्ने समय | जिम्मेवार पदाधिकार               |
|---------|---|--|------------|----------------------------------|
| १.      | नागरिकताको प्रमाणपत्रका निपाटि                | नागरिकताको लागि सिफारिश पाउँ भनि दिएको निवेदनअनुसुची /<br>फरम  | निःशुल्क   | मोहिं दिन<br>वडा अध्यक्ष         |
| २.      | नागरिकताको प्रमाणपत्रका निपाटि                | -दुवै कान देखिने पासपोर्ट माइग्रेको २ प्रति फोटो<br>-जनस मिति खुलेको जन्मदर्ताको प्रमाण पत्र-शैक्षिक योग्यताको वारिविक प्रमाणको फोटोका॒<br>-यसाइरहाई भई आएको ह कमा बयाह सराई प्रमाणपत्रको फोटोका॒<br>-विवाहित महिलाको ह कमा विवाह दर्ता प्रमाणपत्रको निपाटि/<br>-नागरिकता प्रमाणपत्रको फोटोका॒<br>-आपा-बापुको नागरिकता प्रमाणपत्रको फोटोका॒<br>-विवाहित महिलाको ह कमा आपावाहुको नागरिकताका प्रमाणपत्र/ | निःशुल्क   | मोहिं दिन<br>वडा अध्यक्ष         |
| ३.      | अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्रका निपाटि | नागरिकताको प्रतिलिपि पाउँ भनि दिएको निवेदनअनुसुची फारम/<br>आवश्यकता अनुसार मार्जिन मुचुल्का<br>-दुवै कान देखिने पासपोर्ट माइग्रेको २ प्रति फोटो.<br>-पहिले निएको नागरिकताको प्रमाणपत्रको फोटोका॒ निपाटि/   | निःशुल्क   | प्रमाण पुणेको दिन<br>वडा अध्यक्ष |
| ४.      | अंथिकृत नेपाली नागरिकताको प्रमाणपत्रका निपाटि | -नागरिकताको सिफारिश पाउँ भनि दिएको निवेदनअनुसुची /<br>(अनुसुची ७)फारम<br>-आवश्यकता अनरसारम सर्जिन मुचुल्का<br>-नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्ध खुल्नेप्रमाणपत्र/<br>-विदेशी नागरिकता त्यागे कारबाही चलाएको निस्ता  | निःशुल्क   | प्रमाण पुणेको दिन<br>वडा अध्यक्ष |
| ५.      | अंथिकृत नेपाली                                | -नागरिकताको सिफारिश पाउँ भनि दिएको निवेदनअनुसुची /   | निःशुल्क   | प्रमाण पुणेको दिन<br>वडा अध्यक्ष |



| क्र.सं. | सेवा सुविधाका नाम   | सेवा लिने प्रक्रियाचाहिने कागजातहरू/<br>लाग्ने सेवा शुल्क तथा दस्तुर  | लाग्ने समय | जिम्मेवार पदाधिकार |
|---------|---|---|------------|--------------------|
| ५.      | नागरिकताको प्रमाणपत्रको निकालिए<br>(विवेदिशी नागरिकमैंग<br>विवाह, गरेकी नेपाली<br>माहिलावाट<br>जन्मिएका सन्तानको<br>हक्कमा) | <p>(अनुमती ७)फारम</p> <ul style="list-style-type: none"> <li>-आवश्यकता अनुमार सर्जिमिन मुचुल्का</li> <li>-आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>-नेपालमा जन्म भई मध्यायी बमोबास गरेको खुल्ने वडाको मिफारिश</li> <li>-जन्म दताइ प्रमाणपत्र वा नेपालको अस्पतालमा जन्मको प्रमाणपत्र</li> <li>-सम्बन्धित वडामा बमोबास गरेको प्रमाण घरधरीले प्रमाणित )</li> <li>-बालुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकताको नलिएको निम्ना</li> <li>-आमाको नेपाली नागरिकताको प्रतिलिपि</li> </ul>                 | रु१००.     | प्रमाण पुगेको दिन  |
| ६.      | नाता प्रमाणित नेपाली  | <p>नाता प्रमाणित गरि पाँउ भनि दिएको निवेदन,</p> <ul style="list-style-type: none"> <li>-आवश्यकता अनुमार सर्जिमिन मुचुल्का,</li> <li>-नाता कायम गर्ने व्यक्तिहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि(उमेर नपोगेकाको हकमा जन्मदर्ताको प्रमाणपत्र)</li> <li>-नाता कायम गर्ने व्यक्तिहरूको हालसाले खिचेको पासपोर्ट समझजको २५२ प्रति फोटो,</li> <li>-मृत्यु भएका व्यक्तिसँगको नाता प्रमाणित गर्नु परेमा मृतकको मृत्युदर्ताको प्रमाणपत्र,</li> <li>नाता प्रमाणित गर्ने व्यक्तिहरूका विच नाता खुल्ने कागजातको प्रतिलिपि</li> </ul> | रु३००.     | प्रमाण पुगेको दिन  |
| ७.      | नाता प्रमाणित<br>अंग्रेजीमा   | <ul style="list-style-type: none"> <li>-नाता प्रमाणित गरि पाँउ भनि दिएको निवेदन,</li> <li>-आवश्यकता अनुमार सर्जिमिन मुचुल्का,</li> <li>-नाता कायम गर्ने व्यक्तिहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि(उमेर नपोगेकाको हकमा जन्मदर्ताको प्रमाणपत्र)</li> <li>-नाता कायम गर्ने व्यक्तिहरूको हालसाले खिचिएको पासपोर्ट</li> </ul>   | रु३००.     | प्रमाण पुगेको दिन  |

| क्र.सं. | सेवा सुविधाका नाम  | सेवा लिने प्रक्रियाचाहिने कागजातहरू/<br>सेवा लिने प्रक्रियाचाहिने कागजातहरू/   | लागे सेवा शुल्क तथा दस्तर | लागे समय          | चिमेवार पदाधिकार |
|---------|--|--|---------------------------|-------------------|------------------|
| ७.      | घरजन्मानो सिफारिश/   | <ul style="list-style-type: none"> <li>-साइडजको २प्रति फोटो २/,-</li> <li>-मृत्यु भएका व्यक्तिसँगको नाता प्रमाणित गर्नुः परेमा मृतकको मृत्युदत्तको प्रमाणपत्र,</li> <li>-नाता प्रमाणित गर्न व्यक्तिहरूका विच नाता खुल्ने कागजातको प्रतिलिपि,</li> </ul>  | रु८००.                    | प्रमाण पुरेको दिन | वडा अध्यक्ष      |
| ८.      | घरजन्मा सिफारिश गरि पौँड भर्नि दिएको निवेदन/                     | <ul style="list-style-type: none"> <li>-आवश्यकता भर्जमिन अनुसार मुचुल्का,</li> <li>-अवणकिरुत मम्पनी कर तिनेर रसिद/जग्गाको मार्गिकमा तिरो।</li> <li>-घरजन्मा धानिको/मृत्यु भई हकदार भास्मा नाता प्रमाणित, मृत्यु दत्तको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, नायालको हकमा जन्म दर्ताको</li> </ul>   | रु८००.                    | प्रमाण पुरेको दिन | वडा अध्यक्ष      |
| ९.      | घरजन्मा नाममार्गेस्ता कायम /<br>र नायालपर्जाको प्रतिलिपि सिफारिश | <ul style="list-style-type: none"> <li>-घरजन्मा नागरिकता को हकमा जन्मदर्ताको प्रमाणपत्रको फोटोकर्पी(नायालको हकमा जन्मदर्ताको प्रमाणपत्र)</li> <li>-मृतकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>-मृतकको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>-नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि</li> <li>-हकदारालाको मन्त्रीमा(कार्यालयमा आई मनाखल गर्नुपर्ने)</li> <li>-जग्गाधनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपि</li> </ul> | रु९००.                    | प्रमाण पुरेको दिन | वडा अध्यक्ष      |
| १०.     | नाम संशोधनको निवेदन  | <ul style="list-style-type: none"> <li>-नाम संशोधनको सिफारिश गरि पौँउ भनि दिएको निवेदन</li> <li>-आवश्यकताका आधारमा सर्जमिन मुचुल्का</li> <li>-पासपोर्ट साइजको २ प्रतिकोटी</li> <li>-नाम संशोधन गर्नुपर्ने कारण खुल्ने प्रमाणसंग सम्बन्धित</li> </ul>   | रु३००.                    | प्रमाण पुरेको दिन | वडा अध्यक्ष      |

| क्र.सं. | सेवा सुविधाका नाम              | सेवा लिने प्रक्रियाचाहिने कागजातहरू/   | लागे समय | लागे सेवा शुल्क तथा दस्तुर  | जिम्मेवार पदाधिकार                     |
|---------|--------------------------------|--|----------|---|--|
| १०.     | चारकिल्ला प्रमाणित सिफारिश     | <ul style="list-style-type: none"> <li>-कागजातहरू</li> <li>-सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>-हालसाथै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो</li> <li>-चार किल्ला सिफारिश गरियाउँ भनि दिएको निवेदन           <ul style="list-style-type: none"> <li>-आवश्यकताका आधारमा सर्जमिनको मुचुल्का</li> <li>-जग्गा धनि प्रमाणपूर्जकी प्रतिलिपि</li> <li>-जग्गाको कित्ता छुलेको नापीबाट प्रमाणीत दर्त्त तक्साको प्रतिलिपि</li> </ul> </li> </ul> |          | <ul style="list-style-type: none"> <li>३ रोपनी सम्म रु ३०००</li> <li>सो भन्ता माथि प्रतिरोपनी थप रु ७५</li> <li>५ कठा सम्मको २४०</li> <li>१० कठा देखि १० कठा ४००</li> <li>१५ कठा देखि १५ कठा ६००</li> </ul> | प्रमाण पुणेको दिन<br>वडा अद्याध        |
| ११.     | घरवाटो सिफारिश                 | <ul style="list-style-type: none"> <li>-घरवाटो सिफारिश गरियाउँ भनि दिएको निवेदन/</li> <li>-आवश्यकताका आधारमा सर्जमिन मुचुल्का</li> <li>-जग्गाधनी प्रमाणपूर्जकी प्रतिलिपि</li> <li>-निवेदनको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>-जग्गाको कित्ता छुलेको नापीबाट प्रमाणीत तक्साको प्रतिलिपि</li> </ul>  |          | <ul style="list-style-type: none"> <li>प्रति निफारिश रु १०००</li> </ul>   | प्रमाण पुणेको दिन<br>वडा अद्याध        |
| १२.     | खानेपानी जडान सपर्ददार्थ       | <ul style="list-style-type: none"> <li>-खानेपानी जडानको सिफारिश गरियाउँ भनि दिएको निवेदन</li> <li>-आवश्यकताका आधारमा सर्जमिन मुचुल्का</li> <li>-नवशापात्रको प्रमाणपत्रको प्रतिलिपि</li> <li>-निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>-जग्गाधनी प्रमाणपूर्जकी प्रतिलिपि</li> </ul>  |          | <ul style="list-style-type: none"> <li>रु १००</li> </ul>  | प्रमाण पुणेको दिन<br>वडा अद्याध        |
| १३.     | विद्युत जडान सम्बन्धित सिफारिश | <ul style="list-style-type: none"> <li>-विद्युत जडान सिफारिश गरि पाउ भनि दिएको निवेदन</li> <li>-आवश्यकताको आधारमा सर्जमिन मुचुल्का</li> <li>-निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>-नवशापात्रको प्रमाणपत्रको प्रतिलिपि</li> </ul>  |          | <ul style="list-style-type: none"> <li>घर २००, कृषि रु ५००</li> </ul>   | प्रमाण पुणेको दिन<br>वडा अद्याधराजन्व/ |



| क्र.सं. | सेवा सुविधाका नाम                                 | सेवा लिने प्रक्रियाचाहिने कागजातहरू  | लाग्ने सेवा शुल्क तथा दस्तुर           | लाग्ने समय                                   | जिम्मेदार पदाधिकार               |
|---------|---|--|--|--|----------------------------------|
| १४.     | जन्माधनी प्रमाणपत्र<br>पूर्जमा घर कायम<br>सिफारिश | -घरजग्नाको लालपूर्जको प्रतिलिपि<br><br>-जग्नामा घर जनाउने सिफारिश गरियाउ भनि दिएको निवेदन<br>-आवश्यकताको आधारमा सर्जिमिन मुचुल्का<br>-निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि<br><br>-जन्माधनी प्रमाणपूर्जको प्रतिलिपि<br><br>-नव्या पासको प्रमाणपत्र वा उक्त कितामा घर भएको एकिन हुने कागजात | रु ३००                                 | प्रमाण पुगेको दिन                            | वडा अध्यक्ष                      |
| १५.     | जन्म मिति प्रमाणित<br>सिफारिशदर्ता/               | -जन्म मिति प्रमाणित गरियाउ भनि दिएको निवेदन<br>-आवश्यकताका आधारमा सर्जिमिन मुचुल्का<br>-नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि<br><br>-हालसाले खिचेको पासपोर्ट साइजको २ प्रतिफोटो<br>-वावु आमाको नागरिकताको प्रतिलिपि  | रु १००                                 | प्रमाण पुगेको दिन                            | वडा अध्यक्ष                      |
| १६.     | मृत्यु प्रमाणितको<br>सिफारिश दर्ता                | -मृत्यु प्रमाणितको सिफारिश गरियाउ भनि दिएको निवेदन<br>-ब्यक्तिनात घटना दर्ता ऐन लाग्नु हुन्नन्दा अगाडीको मृत्यु प्रमाणित गर्नुपर्दा वडा सर्जिमिन मुचुल्का<br>-निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि<br><br>-मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि   | नेपालिमा रु १५० र<br>अंग्रेजीमा रु ८५० | प्रमाण पुगेको दिन<br>विवाहित प्रमाणित रु १८० | प्रमाण पुगेको दिन<br>वडा अध्यक्ष |
| १७.     | विवाह प्रमाणित<br>सिफारिश                         | विवाह दर्ताको प्रमाणितको सिफारिशको गरियाउ भनि दिएको निवेदन<br>-आवश्यकताका आधारमा सर्जिमिन मुचुल्का<br>-पती पतिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि<br>-विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि  | रु १००                                 | सोहिं दिन                                    | वडा अध्यक्ष                      |

| क्र.सं. | सेवा सुविधाका नाम                  | सेवा लिने प्रक्रियाचाहिने कागजातहरू/<br>सिफारिश   | लागे सेवा शुल्क तथा इस्तुर<br>सारे समय | जिम्मेवार पदाधिकार  |
|---------|------------------------------------|---|--|---|
| १८.     | अधिवाहित प्रमाणित<br>सिफारिश       | -अधिवाहित प्रमाणित सिफारिश भनि दिएको निवेदन<br>-निवेदकको हल्लमालै चित्रिएको फोटो<br>-आवश्यकताका आधारमा संर्जित मुच्चका<br>-निवेदकको नापरिकताको प्रमाणपत्रको प्रतिलिपि   | रु २००                                 | मोहिं दिन<br>वडा अध्यक्ष  |
| १९.     | वसोबास प्रमाणित<br>सिफारिश         | -बमोबास प्रमाणितको गरिपाउँ दिएको निवेदन<br>-आवश्यकताका आधारमा संर्जित मुच्चका<br>-निवेदकको नापरिकताको प्रमाणपत्रको प्रतिलिपि  | रु २००                                 | मोहिं दिन<br>वडा अध्यक्ष  |
| २०.     | सम्बन्ध विच्छेद गरि<br>पाँउ निवेदन | -सम्बन्ध विच्छेद गरि पाँउ निवेदनः किराइपत्रका<br>-निवेदन परे पश्चात सम्झाउँ उझाउँ डुप्पलाई मेलमिलाप गराउने<br>-मेलमिलाप गराउन नसकेमार्बप्प मित्र आप्नो सम्भव नभएमा ?!<br>रायसन्मक्क्खित जिल्ला अदालतमा पठाउने                       | -                                      | कानून बमोजिम<br>प्रमुख प्रशासकीय<br>अधिकृत                          |
| २१.     | चारित्रिक प्रमाणपत्रका<br>सिफारिश  | -चारित्रिक प्रमाणपत्रको सिफारिश गरिपाउँ भनि दिएको निवेदन<br>-आवश्यकताका आधारमा संर्जित मुच्चका<br>-निवेदकको नापरिकताको प्रमाणपत्रको प्रतिलिपि   | रु ५००<br>रु ३००                       | सोहि दिन<br>वडा अध्यक्ष   |
| २२.     | तीनपुस्ते सिफारिश                  | -तीनपुस्ते सिफारिश गरिपाउँ भनि दिएको निवेदन<br>-तीनपुस्ते सिफारिश गर्नका लागि आवश्यक सबैको नागरिकताको<br>प्रमाणपत्रको प्रतिलिपि<br>-जनाधनी प्रमाणपत्र-लालपुर्जा लगायतका कागजातहरू   | रु २००                                 | सोहि दिन<br>वडा अध्यक्ष   |
| २३.     | संस्था दता नविकरण/<br>सिफारिश      | -संस्था दर्ताका लागि सिफारिश गरिपाउँ भनि दिएको निवेदन<br>-दर्ता गर्ने सम्झाको विधान<br>-संस्थामा संन्यास गृहने कार्यकार्ता, पदाधिकारीहरूको नागरिकताको<br>प्रमाणपत्रको प्रतिलिपि<br>-संस्था गर्नका लागि आयोजना गरिएको सभाको निर्णय र | रु ५००                                 | सोहि दिन<br>प्रमुख प्रशासकीय<br>अधिकृत/<br>राजस्व दर्ता शाखा .व्य / |

| क्र.सं. | सेवा मुविधा का नाम                                   | सेवा लिने प्रक्रिया चाहिने कागजातहरू   | लाघे सेवा शुल्क तथा दस्तुर   | लाघे समय                                    | जिम्मेवार पदाधिकार                         |
|---------|--|--|--|---|--|
| २८.     | मृत्यु दर्ता   | <p>ब्रह्माईसरि आउनेको हकमा।</p> <p>-बसाई सराई गरि आएको स्थानबाट ल्याएको बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि</p> <p>-मूच्छको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</p> <p>-बसोबास गरेको स्थानको बसोबास गरेको दोखिने कागजातहरू</p>  | <p>ब्रह्माईसरि आउनेको हकमा।</p> <p>-आवश्यकताको आधारमा सर्जिमिन मुच्छल्का</p> <p>-मृतक र सुचक दुवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</p> <p>-अस्पतालमा मृत्यु भएको हकमा अस्पतालले उपलब्ध गराएको मृत्युको निम्ना</p> | ३५ दिन भित्र निःशुल्क र ३५ दिन पश्चात र २०० | सोहि दिन<br>वडा सचिवस्थानीय/<br>पंजीकारिता |
| २९.     | घटना दर्ताको विवरण                                   | <p>सर्वोकारवालाको निवेदन</p> <p>-आवश्यकताको आधारमा सर्जिमिन मुच्छल्का</p> <p>-पहिला घटना दर्ताको साविक प्रमाणपत्रको प्रतिलिपि</p>  | रु १००   | सोहि दिन<br>वडा सचिव                        |  |
| ३०.     | घटना दर्ताको विवरण<br>मञ्चाउने                       | <p>गुन विवरण के कति कारणले मञ्चाउने पर्ने सो स्पष्टरूपमा ल्याई दिएका निवेदन</p> <p>-आवश्यकताको आधारमा सर्जिमिन मुच्छल्का</p> <p>-घटना दर्ताको साविक प्रमाणपत्रको मञ्चले प्राप्ति</p>   | रु २००   | सोहि दिन<br>वडा सचिव                        |  |
| ३१.     | सामाजिक सुरक्षा र<br>भूतको लागि परिचय<br>पत्र बनाउने | <p>लक्षित समुहका सम्बन्धित व्यक्तिको निवेदन</p> <p>-आवश्यकताको आधारमा सर्जिमिन मुच्छल्का</p> <p>-नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</p> <p>-हालालमा लिचिताएको पानपोट साइजको २ प्रति फोटो</p> <p>-एकत्र महिलाको हकमाको (एकत्र महिला भागको प्रमाणपत्र)<br/>फोटोकपी</p> <p>-बसाई मराई गरि आएको हकमा चसाई सराईको प्रमाणपत्रको</p> | न.शुल्क<br>सोहि दिन<br>वडा अध्यालयाईकरण /<br>शाखा  | सोहि दिन<br>वडा सचिव                        |  |



| क्र.सं. | सेवा सुविधाका नाम   | सेवा लिने प्रक्रियाचाहिने कागजातहरू   | लागे सेवा शुल्क तथा दस्तुर  | लागे समय   | जिम्मेवार पदाधिकार                                    |
|---------|---------------------|---|---|--|---|
| ३२.     | छात्रवृत्ति सिफारिश | <ul style="list-style-type: none"> <li>-एकल महिलाको पतिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>-द्वात्रीवृत्ति सिफारिश गरियाउँ भनि दिएको निवेदन</li> <li>-विद्यालयविश्वविद्यालयमा अध्ययन गरेको प्रमाणपत्रको प्रतिलिपि</li> <li>-जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>-बनाई सराई गरि आएको हक्कमा बमाई सराईको प्रमाणपत्रको प्रतिलिपि</li> </ul>  | नःशुल्क   | सोहि दिन   | वडा अध्यक्ष   |
| ३३.     | विद्यालय दर्ता      | <p>सिफारिश निजी स्तरको)<br/>विद्यालय स्थापना<br/>(अनुमति</p> <ul style="list-style-type: none"> <li>-विद्यालय दर्ता गरियाउँ भनि दिएको निवेदन</li> <li>-प्रचलित कानून बमोजिम नेपाल सरकारका निकायका दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि</li> <li>-दर्ता गरियाउँ भनि निवेदन दिने व्यक्तिको नापिकाको प्रमाणपत्रको प्रतिलिपि</li> <li>-विद्यालय रहने स्थान खुलेको विवरण निम्ना</li> <li>-विद्यालयको विनियम र व्यवस्थापन समितिको नियन्यको प्रतिलिपि</li> <li>-सम्बन्धित वडाको सिफारिस</li> </ul> | <p>प्रा.वि.को रु १५००, नि.मा वि.को रु २२५० मा वि.को रु ३००० उच्चमावि.को रु ५०००</p> | <p>सोहि दिन</p> <p>प्रमुख प्रशासकीय<br/>अधिकृतशिक्षा शास्त्रा/</p> | वडा अध्यक्ष   |
| ३४.     | उद्घाटन             | <p>स्थापनानामसारी र/<br/>सिफारिश ठाउँसारी</p> <p>दिनांक सिफारिश गरियाउँ भनि दिएको निवेदन</p> <p>-दर्ता सिफारिश गरियाउँ भनि सम्बन्धित कार्यालयको पत्र</p> <p>-वहालमा वरेको वा गैर नेपाली नागरिक भए सम्बन्धित धरणियाँग भएको ममझीनामान्जुरिनामाको प्रतिलिपि/</p>   | रु ५००  | सोहि दिन   | <p>वडा अध्यक्ष दर्ता.व्य /<br/>ग्राम्य / शास्त्रा</p> |
|         | दिनांक सिफारिश      | <ul style="list-style-type: none"> <li>-कृत समाजको कृन स्थानमा डिवरेसप राख्ने हो सो समेत खालाई चिफारिश गरियाउँ भनि दिएको निवेदन</li> </ul>  | मल्टीनेशनल कम्पनीको रु ५०० र  | मोहि दिन   | <p>वडा अध्यक्ष दर्ता.व्य /<br/>ग्राम्य / शास्त्रा</p> |


| क्र.सं. | सेवा सुविधाका नाम                            | सेवा लिने प्रक्रियाचाहीने कागजातहरू/   | लागे सेवा शुल्क तथा दस्तुर  | लागे समय | जिम्मेदार पदाधिकार |
|---------|--|--|---|----------|--------------------|
| ३५.     | घरेलू बच्चाल सम्पत्ति /<br>मूल्यांकन सिफारिश | -डिलरमिप सिफारिश गरियाउँ भनि निवेदन दिनेको<br>नागरिकताको प्रमाणपत्रको प्रतिलिपि<br>-नगरपालिकामा व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि   | अन्यको ८ ७५०  | सोहि दिन | बडा अध्यक्ष        |
| ३६.     | सम्बन्धित व्यक्तिको निवेदन                   | -आवश्यकताको आधारमा सर्जिमिन मूल्यांका<br>-अचल सम्पत्ति मूल्यांकन गराउनु पर्ने व्यक्तिको नागरिकताको<br>प्रमाणपत्र<br>-ममपनि मूल्यांकन गर्नु एवं व्यक्तिको नाममा रहेको मम्पत्तिको<br>विवरण खुल्ने कागजातहरूको प्रतिलिपि  | आर्थिक एन अनुसार  | सोहि दिन | बडा अध्यक्ष        |
| ३७.     | सम्बन्धित व्यक्तिको निवेदन                   | -नागरिकताको प्रमाणपत्रको प्रतिलिपि<br>-आय आजन हुने यम्पत्तिको विवरण खुल्ने प्रमाणपत्र  | प्रति आजार ८ ५० रुपैया<br>विद्यार्थीको हकमा छुट २५  | सोहि दिन | बडा अध्यक्ष        |
| ३८.     | सम्बन्धित व्यक्ति वा व्यवसायिक निवेदन        | -सम्बन्धित व्यक्तिको प्रमाणपत्रको प्रतिलिपि<br>-सवारी दर्ताको प्रमाणपत्रको प्रतिलिपि   | आर्थिक एन अनुसार  | सोहि दिन | बडा अध्यक्ष        |
| ३९.     | व्यवसाय दर्ता                                | -व्यवसाय दर्ता गरियाउँ भनि दिएको निवेदन<br>-व्यवसायिको नागरिकताको प्रकाणपत्रको प्रतिलिपि<br>-गैर नेपालीको हकमा वतन खुल्ने कागजातहरू<br>-हालसाले खिचिएको पासपोर्ट साइजका २ प्रति कोटो<br>-चालु आर्थिक वर्षमा नगरपालिकामा कानून अनुसार तिर्तुपर्ने घर<br>वहाल,कर, व्यवसाय कर र जमाको तिरो तिरेको रसिदिनिम्मा /<br>चालु आर्थिक वर्षमा नगरपालिकामा<br>कानून वमोजिम तिर्तुपर्ने घर वहाल कर, व्यवसाय कर र जमाको<br>तिरो तिरेको रसिदिनिम्मा | १ लाख सम्म २००,<br>१ लाख देखि ३ लाख सम्म<br>२५०<br>३ लाख देखि १० लाख सम्म<br>३००<br>१० लाख देखि २५ लाख<br>सम्म १०००<br>२५ लाख माथि २५०० | सोहि दिन | बडा अध्यक्ष        |



| क्र.सं. | सेवा सुविधाका नाम                                    | सेवा लिने प्रक्रियाचाहीने कागजातहरू/<br>सम्झौताको सिफारिश   | लागे सेवा शुल्क तथा दस्तुर | लागे समय  | जिम्मेवार पदाधिकार                     |
|---------|--|---|----------------------------|---|--|
| ४०.     | योजना सझौता<br>नगरपालिकायोजना /<br>सम्झौताको सिफारिश | -योजना सझौता गरिपाउँ भनि दिएको निवेदन<br>-उपभोक्ता समिति गठनका लागि भएकोभेलामा निर्णयको प्रतिलिपि<br>-उपभोक्ता समितिका पदाधिकारीहरूको नागरिकताको प्रमाणपत्रको फोटोकपी<br>-योजनाको लागत अनुमानप्रस्तापनाको प्रतिवेदन/  | न:शुल्क                    | सोहि दिन  | प्रमुख प्रशासकीय<br>अधिकृत             |
| ४१.     | रनिइमा विल दा अन्तिम<br>विल भूक्तानी मान             | -रनिइमा विल दा अन्तिम विल भूक्तानी पाउँ भनि दिएको निवेदन<br>-प्रार्थिक मूल्यक्रनको प्रतिवेदन<br>-आयोजना सम्पद भएको मार्वजनिक्रियण गरेको भेताको उपनियत<br>-उपभोक्ता समितिवाट प्रमाणित विल भरपाउँ<br>-सम्बन्धित बडाका दडा अध्यक्षको सिफारिश   | न:शुल्क                    | गोहि दिन  | प्रमुख प्रशासकीय<br>अधिकृतले खा शाखा / |
| ४२.     | घरको नक्शा पास                                       | -घर नक्सापास गरिपाउँ भनि दिएको निवेदन<br>-सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि<br>-घर निर्माणको लागि नगरपालिकाबाट लिएको अनुमति<br>-जम्माको जम्माधनी पैमाणपत्र, देस नक्शा<br>-तोकिएको हाँचा र मापदण्ड अनुमार तथार गरिएको घर नक्शा ?<br>-घरको नक्शा बनाउने प्राविधिकबाट नक्शा पासको सिफारिश | आर्थिक एन अनुसार           | नियमअनुसारको<br>प्रक्रिया पुरा गरि<br>नक्शा पेश भएको<br>दिन | प्रमुख प्रशासकीय<br>अधिकृत             |
| ४३.     | नक्शा संशोधन   | -नक्शा संशोधन गरि पाउँ भनि मंशोधन गर्नु पर्नको बारण उल्लेख<br>-गरि दिएको निवेदन<br>-मधीकृत नक्शाको प्रमाणपत्र   | आर्थिक एन अनुसार           | नियमअनुसारको<br>प्रक्रिया पुरा गरि<br>नक्शा पेश भएको<br>दिन | प्रमुख प्रशासकीय<br>अधिकृत             |

| क्र.सं. | सेवा सुविधाका नाम                 | सेवा लिने प्रक्रियाचाहिने कागजातहरु/<br>लाग्ने सेवा शुल्क तथा दस्तुर   | लाग्ने समय                 | जिम्मेवार पदाधिकार  |
|---------|-----------------------------------|--|----------------------------|---|
| ४६.     | अपाइंग परिचय पत्र<br>वितरण        | -निवेदन(वडाबाट ग्राम गर्न सकिने/कार्यालय<br>-स्वास्थ्य संस्थाको सिफारिस<br>-वडा कार्यालयबाट सिफारिस<br>-दुई प्रति फोटो   | निःशुल्क                   | प्रमुख प्रशासकीय<br>अधिकृत/<br>महिला तथा<br>बालबालिका<br>विकास शाखा |
| ४७.     | ब्र वर्गको ठेस्का ईजाजत<br>दिने   | -सम्बन्धित व्यक्तिको माग निवेदन<br>-कम्पनी दर्ताको प्रमाणपत्रको छायाँप्रती<br>-भौतिक, प्राविधिक, मापदण्ड पुरा भागरेको कागजात/<br>-स्थनयी लेखा तस्वरको छायाँप्रती | रु ३००                     | प्रकृत्या पुरामा<br>सोहिदिन   |
| ४८.     | व वर्गको ठेस्का ईजाजत<br>दिने     | -सम्बन्धित व्यक्तिको माग निवेदन<br>-नगरपालिकाबाट विजापन छाप्रशारण गर्ने दिएको अनुमति /<br>आदेश पत्र<br>-विजापन छापेको पुस्तक वा पत्रिका<br>-चिल भाषाई            | आर्थिक एन अनमार<br>भुक्तनी | प्रमुख प्रशासकीय<br>अधिकृत लेखा शाखा/<br>राजस्वदर्ता शाखा .व्य/     |
| ४९.     | व वर्गपत्र तथा मूचनाको<br>भुक्तनी |  |                            |   |

## ५..कार्यालयबाट प्रदान गरिने सेवा :



### ❖ नगरपालिकाबाट प्रदान गरिने सेवाहरु :

- संस्था दर्ता
- चिठी पत्र दर्ता
- चिठी पत्र चलानी
- उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाको निकासा, भुक्तानी
- ठेक्का पट्टाबाट भएको निर्माण कार्यको रनिङ्ग बिल भुक्तानी
- बैंक खाता खोल्ने सिफारिस ।
- बैंक खाता बन्द गर्ने सिफारिस ।
- धरौटी जम्मा गराउने, धरौटी फिर्ता लिने ।
- सडक बत्ती जडान / विस्तार ।
- घर, कम्पाउण्ड, टहरा र अस्थायी नक्सा पास ।
- योजना सम्झौता ।
- योजना फरफारक ।
- घर मूल्याकन ।
- पेशा, व्यवसाय, फार्म, संस्था दर्ता ।
- व्यवसाय दर्ता लगत कट्टा ।
- विद्यालय स्वीकृतको सिफारिस ।
- कृषक समूह गठन, नविकरण ।
- कृषि मिटरको सिफारिस ।
- मलखाद इजाजत पत्र नविकरण ।
- अपांग परिचय पत्र बनाउने ।
- आगलागि नियन्त्रण (दमकल) सेवा ।
- विपद व्यवस्थापन सेवा ।
- सूचना संकलन, अध्यावधिक, प्रसारण तथा व्यवस्थापन ।

### ❖ बडा कार्यालयबाट प्रदान गरिने सेवाहरु

- नाता प्रमाणित ।
- जग्गा नामसारी ।
- नाम, थर संशोधन सिफारिस ।
- छुट जग्गा दर्ता सिफारिस ।
- नेपाली नागरिकताको सिफारिस ।
- हकभोगको सिफारिस ।
- विभिन्न उद्योग सञ्चालनको सिफारिस ।
- मोहीनामसारी तथा लगत कट्टा सिफारिस ।
- साधारण विविध सिफारिस ।
- व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद) ।
- धारा, विधुत, टेलिफोन जडान सिफारिस ।
- घर बाटो छ/छैन सिफारिस ।
- घर निर्माण प्रयोजनको लागि सालकाठको सिफारिस ।



## ➤ रुख कटान सिफारिस ।

### ६. सेवा प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी

#### ❖ कार्यालय प्रमुख कक्ष : प्रमुख प्रशासकीय अधिकृत

- सभा र कार्यपालिकाको सचिवको रूपमा कार्य गर्ने ।
- सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, गराउने ।
- प्रमुखको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्यांन गर्ने, गराउने ।
- कोष तथा आर्थिक कारोबारको हिसाब तथा अभिलेख दुरुस्त राख्ने, राख्न लगाउने, लेखापरीक्षण गराउने तथा वेरुजु फर्छ्यौट गर्ने, गराउने ।
- आयोजनाहरूको फरफारका लागि प्रतिवेदन तयार गरी कार्यपालिकाको बैठकमा पेश गर्ने ।
- नगरपालिकाको चल अचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अद्यावधिक गर्ने । गराउने ।
- प्रमुखको निर्देशनमा कार्यपालिका तथा सभाको बैठक बोलाउने र बैठक सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने ।
- कार्यपालिकाको निर्णय प्रमाणित गर्ने र सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने ।
- न्यायिक समितिबाट भएको मिलापत्र तथा निर्णय सम्बन्धी मिसिल संरक्षण गर्ने, गराउने ।
- नगरपालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने ।
- सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्बन्धी कार्य गर्ने, गराउने ।
- सभा वा कार्यपालिकाले तोकेको अन्य कार्य गर्ने, गराउने ।

#### ❖ प्रशासन शाखा : राजेश कुमार मिश्र

- कर्मचारी व्यवस्थापन ।
- कार्यालयका सेवा प्रवाहको व्यवस्थापन ।
- कर्मचारी हाजिरी, सरुवा, बढुवा, नियुक्ती, रमाना, भर्ना तथा स्याद थप सम्बन्धी ।
- कर्मचारी बैठक, कार्यपालिका बैठक तथा अन्य बैठक व्यवस्थापन ।
- प्रशासनिक सम्पूर्ण कामकाज ।

#### ❖ आर्थिक प्रशासन शाखा : मनिश पाण्डे

- नगरपालिकाको राजस्व, धरौटी, विनियोजन, लेखांकन गरी वित्तीय लागत तयार गर्ने ।
- नगरपालिकाको संचितकोष लगायत अन्य कोषको व्यवस्थापन गर्ने ।
- नगरपालिकाको सरकारी खाता संचालन व्यवस्थापन गर्ने ।
- बजेट तथा कार्यक्रम तर्जुमामा सहयोग गर्ने ।
- आय व्ययको हिसाब किताव रीतपूर्वक राख्ने, प्रतिवेदन गर्ने ।
- आन्तरिक लेखा. परिक्षण अन्तिम लेखा. परिक्षण गराई कायम भएका वेरुजुको लगत राख्ने, फ्रछ्यौट गर्ने गराउने ।
- आवश्यकता अनुसार योजना तथा कार्यक्रमहरूको अनुगमनमा सहयोग गर्ने ।
- अधिकार प्राप्त अधिकारीले सुमिप्तएको अर्थिक कारोबार सम्बन्धी कार्यगर्ने नीजलाई राय सल्लाह दिने ।
- संघ, स्थानिय तहको वार्षिक बजेट निकासा र खर्चको प्रतिवेदन तयार गर्ने, सम्बन्धित निकायमा पठाउन सहयोग गर्ने ।



### ❖ शिक्षा, युवा तथा खेलकुद शाखा : बलराम पन्थी

- विद्यालय अनुगमन एवं सुपरीवेक्षण ।
- तलव भत्ता ( शिक्षक तथा कर्मचारी ) निकासा ।
- नगरस्तरीय परीक्षा सञ्चालन एवं व्यवस्थापन ।
- विद्यालयको कक्षा थप अनुमति ।
- शैक्षिक तथ्याङ्क अध्यावधिक -IEMIS\_ सम्बन्धि कार्य ।
- विद्यालय व्यवस्थापन समिति गठन एवं शिक्षक नियुक्ति ।
- स्थानिय सरकार सञ्चालन ऐन, २०७४ ले तोके बमोजिम शिक्षा संग सम्बन्धित कार्यहरु ।

### ❖ स्वास्थ्य शाखा : शंकर भट्टराई

- DHISबाट डाटा इन्टी गर्ने ।
- ELMISबाट औषधी तथा स्वास्थ्य सामाग्रीहरुको स्वास्थ्य संस्थाहरुमा आपूर्ति गर्ने ।
- COVID-19को antigenपरिक्षण को दायरा बढाउन विभिन्न तालिम तथा गोष्ठीहरु सञ्चालन गर्ने ।
- नेपाल सरकार बाट वार्षिक रूपमा तोकेको कार्यक्रमहरु सञ्चालन गर्ने जस्तै हात्ती पाइले रोग नियन्त्रण अभियान ।
- नियमित खोप सञ्चालनको अनुगमन तथा रिपोर्टिङ गर्ने ।
- सुरक्षीत मातृत्व कार्यक्रमको तालिम सञ्चालन गर्ने ।
- एकीकृत वालरोग व्यवस्थापनको तालिम सञ्चालन तथा onsite coaching गर्ने ।
- भिटामीन ए कार्यक्रम वर्षको २ पटक सञ्चालन गर्ने ।
- महिला सामुदायीक स्वास्थ्य स्वयम् सेविकाहरुको अर्धवार्षिक समिक्षा तथा वार्षिक समिक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने ।
- स्वास्थ्य संस्थाहरुको अनुगमन तथा नियमित परिवार नियोजनका साधनहरुको पर्याप्त मात्रामा उपलब्धताका व्यवस्थापन गर्ने ।
- क्षयरोगका बिरामी पत्ता लगाउने र माइक्रोस्कोपीक अकउ सञ्चालन गर्ने ।
- कुष्टरोगका बिरामी पत्ता लगाउनलाई छाला रोग शिविर सञ्चालन गर्ने ।
- आखा, नाक, कान, घटी र मुखका बिरामी पत्ता लगाउन ।
- खोप कार्यक्रमलाई निरन्तरता कायम राखी दिगोपनको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने ।
- covid 19 को खोप शेसन सञ्चालन तथा अनुगमन गर्ने ।
- पोषणका विभिन्न कार्यक्रम सञ्चालन गर्ने ।
- नियमीत बृद्धि अनुगमनको बारे जनचेतना फैलाउने कार्यक्रम गर्ने ।
- आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने ।
- नेपाल सरकारले तोकेका कार्यक्रम गर्ने तथा स्थानीय तहले लक्ष्य तोकेर राखेका विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने ।
- विपन्न नागरिक विधेयक अनुसार नेपाल सरकारले छुट्टाएको ७ वटा रोगको छुट को लागि सिफरीस गर्ने ।

### ❖ भवन तथा बस्ती विकास उपशाखा : ई.विनय कुमार गुप्ता

- जग्गा रेखाङ्कन सो को मुचुल्का ।
- बाटो प्रमाणीतको प्रतिवेदन ।
- न्यायिक समितिमा पर्ने जग्गा सम्बन्धि निवेदन सो को प्रतिवेदन ।
- सर्जिमिन मुचुल्का ।
- घर नक्सा पासनियमित/ नामसारी ।
- सम्पुर्ण भवनको फिल्ड सुपरीवेक्षण ।



- ❖ सामाजिक विकास शाखा : थुमा देवी उपाध्याय
- सीपमूलक तालिमहरु सञ्चालन गर्ने ।
  - जनचेतनामूलक तालिमहरु सञ्चालन गर्ने ।
  - सञ्चार क्षेत्र सम्बन्धी कार्यक्रम गर्ने ।
  - खेलकुद कार्यक्रम सञ्चालन गर्ने ।
  - बालमैत्री कार्यक्रमको समन्वय तथा सहजीकरण गर्ने ।
  - लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्य गर्ने ।
  - गैर सरकारी संघ संस्थाको दर्ता तथा नविकरणको सिफारिस एवम् कार्यक्रम सञ्चालनको लागि स्वीकृति ।

❖ जिन्ती शाखा : राजेश कुमार मिश्र

- मालसमान खरिद तथा दाखिला गर्ने ।
- सार्वजनिक सम्पत्तिको लगत राख्ने ।
- सार्वजनिक सम्पत्तिको संरक्षण र सम्बर्धन गर्ने ।
- खर्च निकासा तथा हस्तानान्तरण ।
- कार्यालय व्यवस्थापनको लागि आवश्यक सम्पूर्ण कामकाजको व्यवस्थापन ।

❖ पशु सेवा शाखा : असर्फी प्रसाद यादव

- पशुपंक्षी उपचार ।
- कृत्रिम गर्भाधान सेवा ।
- बन्ध्याकरण सेवा ।
- खोप सेवा ।
- फार्म दर्ता / नविकरण / समुह दर्ता नविकरण
- परामर्श सेवा

❖ कृषि विकास शाखा : सुदिप प्रसाद मौर्य

- कृषक समुह दर्ता तथा नवीकरण
- मलखाद विक्रेता प्रमाण पत्र नवीकरण तथा सिफारिस
- कृषि विद्युत मीटर सिफारिस
- कृषि सम्बन्धि प्राविधिक सेवा तथा सर सल्लाह
- कृषि सम्बन्धी कार्यक्रम संचालन
- कृषि सम्बन्धी अन्य सिफारिसहरु
- कृषि सम्बन्धि वित्त विजन वितरण

❖ सूचना प्रविधि शाखा : कामेश्वर प्रसाद दुबे

- नगरपालिकाको बेवसाइट, फेसबुक पेज अपडेट ।
- कार्यालयको इमेल व्यवस्थापन ।
- नगरपालिकामा डिजिटल प्रविधिको प्रयोगमा सहयोग ।
- सूचना, बजेट, योजना, दस्तावेज, ऐन कानून, कार्यविधि बेवसाइटमा अपडेट गर्ने ।
- जनप्रतिनिधि तथा कर्मचारी विवरण अपडेट ।
- माग बमोजिमको सूचना उपलब्ध गराउने ।
- ऐन कानून, कार्यविधि निर्माणमा सहयोग ।



- कार्यपालिका बैठक व्यवस्थापन ।
- बैठकका निर्णयहरु लेख्ने ।
- नगरपालिका तथा वडा कार्यालय बिच डिजिटल प्रविधि मार्फत सूचना, चिठीपत्र अदान प्रदान गर्ने ।
- विभिन्न मन्त्रालयहरु द्वारा माग भए बमोजिमको विवरण उपलब्ध गराउने ।
- कार्यालयले प्रदान गरेको अन्य जिम्मेवारी पुरा गर्ने ।

#### ❖ रोजगार सेवा केन्द्र : ईश्वरी प्रसाद पौडेल

- वेरोजगार व्यक्तिहरुको तथ्यांक संकलन ।
- वेरोजगार व्यक्तिहरुको तथ्यांक रोजगार व्यवास्थापन सूचना प्रणालीमा प्रविष्ट ।
- सूचिकृत वेरोजगारहरुलाई प्रथामिकता क्रमका आधारमा काममा खटाउने ।
- सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि अभिमुखीकरण गर्ने ।
- रोजगारी मूलक तालिम संचालन ।
- योजना बैंक तयार गर्ने । कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने गराउने ।

#### ❖ राजस्व शाखा : ईश्वरी प्रसाद पौडेल

- नगदी तथा एकीकृत सम्पत्ति कर बुझने ।
- आन्तरिक राजस्व संकलन गर्ने कर मैत्री वातावरण बनाउने ।
- व्यवसाय नविकरण/ दर्ता / इजाजत तथा आवश्यक सिफारिस गर्ने गराउने ।
- ठेक्का नविकरण तथा व्यवसाय दर्ता नविकरण ।
- नगरपालिका, वडा, ठेक्का तथा अन्य सेवा शुल्क बाट प्राप्त आम्दनीको विवरण तयार गर्ने गराउने ।

#### ❖ सामाजिक सुरक्षा तथा पन्जिकरण उप-शाखा : राजू रैदास

- नविकरण १ देखि १२ वडा सम्म गर्ने ।
- सा. सु. भत्ता नया फारम इन्ट्री १ देखि १२ वडा सम्म गर्ने । (नियमित)
- सा. सु. र व्यक्तिगत घटना दर्ता गुनासो सुनावई गर्ने । (नियमित)
- बैंकिङ मार्फत सा. सु. भत्ता निकासा र रिभर्स फिड डउनलोड र फरवर्ड फिड अपलोड गर्ने । (त्रैमासिक)
- सा. सु. अद्यवधिक गर्ने । (१ देखि १२ वडा नियमित )
- सबै वडाहरुमा व्यक्तिगत घटना दर्ता अनलाइन गर्ने ।
- जन प्रतिनिधिहरुलाई अभिमुखीकरण कर्याक्रम र वडाका कर्मचारीहरुलाई तालिम दिने ।
- मृत्यु भएका लाभग्राहीहरुको लगतकटा गरी वडा कार्यालयबाट भुक्तानीको लागी सफिरिस साथ सम्बन्धीत सेवाप्रदायक समक्ष पठाईन्छ ।
- मासिक तथा त्रैमासिक व्यक्ति घटना दर्ता प्रगति विवरण सर्वजनिक गर्ने ।
- समय समयमा वडा कार्यालयहरुमा अनुगमन गर्ने ।

#### ❖ महिला तथा वालवालिका शाखा : शुमा उपाध्याय

- अपांगता परिचयपत्र मसिक रूपमा वितारण गर्ने ।
- ज्येष्ठ नगरिक परिचयपत्र वितारण गर्ने ।
- महिला सहकारी संस्थाले गठन गरेका समूह समितिलाई अनुशिक्षण तालिम दिने ।
- सासु वुहारी विच अन्तरक्रिया ।



- लैङ्गिक हिंसा निवारण कोष निर्माण गर्ने ।
- हिंसामा परेकालाई रहत वितारण गर्ने ।
- ❖ **खानेपानी तथा सरसफाई शाखा -wash\_ :** ई.प्रदिप कुमार चौधरी
  - खानेपानीको लागि हैन्ड पम्प जडान ।
  - सरसफाई सम्बन्धि बिभिन्न सचेतना मूलक कार्यक्रम ।
- ❖ **प्राविधिक शाखा :** ई.प्रदिप कुमार चौधरी
  - योजनाहरूको लागत ईस्टिमेट तयार गर्ने ।
  - योजनाहरूको प्रविधि मुल्यांकन तयार गर्ने ।
  - योजनाहरूको सुपरिवेक्षण गर्ने ।
  - योजना हरूको अनुगमन गर्ने ।

#### ७.. निर्णय गर्ने प्रक्रिया र अधिकारी :

- ❖ कृष्णनगर नगरपालिकाबाट गरिने प्रशासनिक निर्णयहरु नगरसभा, कार्यपालिका बैठक, तोक आदेश, टिप्पणी आदेश, नगर प्रमुखको प्रस्ताव बमोजिम प्रमुख प्रशासकीय अधिकृतबाट वा अधिकार प्रत्यायोजन भए अनुसारका नि. प्रमुख प्रशासकीय अधिकृत वा अधिकृतहरुबाट हुने गर्दछ ।

#### ८.. निर्णय उपर उजुरी सुन्ने अधिकारी :

- ❖ कृष्णनगर नगरपालिकाको उजुरी सुन्ने कार्य कानूनमा तोकिएको भए सोही अनुसार र नतोकिएको भए, नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतद्वारा गरिन्छ ।
- ❖ कानून बमोजिम मुद्दामा भएको फैसला उपर पुनरावेदन कपिलवस्तु जिल्ला अदालत कपिलवस्तुमा गरिन्छ ।

#### ९. सम्पादन गरेको कामको विवरण :

मिति २०८१ बैशाख १ गते देखि २०८१ असार मसान्त सम्मको शाखा गत प्रगति विवरण

- ❖ नगदी रसिद-८५८८
- ❖ एकीकृत सम्पति कर रसिद- २१५०
- ❖ फार्म दर्ता - वटा
- ❖ व्यवसाय नविकरण -२४ वटा
- ❖ व्यवसाय दर्ता - २७ वटा
- ❖ लगत कट्टा व्यवसाय -१६ वटा
- ❖ अपांगता परिचयपत्र वितरण - १४ जना
- ❖ अपांग समन्वय समितिको बैठक -२ पटक
- ❖ न्यायिक समितिको बैठक - ३० पटक
- ❖ ज्येष्ठ नगरिक परिचयपत्र वितरण -२ जना
- ❖ भवन निर्माण स्थायी इजाजत पत्र - ४ जना
- ❖ भवन निर्माण अस्थायी इजाजत पत्र-१ जना
- ❖ घर नक्सा दर्ता फाईल - ४ जना
- ❖ निर्माण कार्य रोक्का गर्ने निवेदन - १ वटा



- ❖ नापी गर्ने सम्बन्धी निवेदन - २० वटा
- ❖ उपभोक्ता समितिसंग योजना सम्झौता - १३७ वटा
- ❖ ठेक्का बन्दोवस्त गरेको योजना संख्या - १ वटा
- ❖ जन्म दर्ता - ५२६ वटा
- ❖ मृत्यु दर्ता - ११८ वटा
- ❖ विवाह दर्ता - १३९ वटा
- ❖ सम्बन्ध विच्छेद - ० वटा
- ❖ बसाई सराई दर्ता - १८ वटा
- ❖ सूचना प्रकाशित - २ वटा
  
- ❖ माग बमोजिमको सूचना उपलब्ध गराएको - लिखित - ३, मौखिक - २५
- ❖ अन्य शाखाहरूबाट सम्पादन हुने नियमित कार्यहरु निरन्तर सम्पादन गर्ने/गराउने भइ रहको।

#### १०. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम, पद, सम्पर्क नं.:

- ❖ खेमराज देवकोटा - प्रमुख प्रशासकीय अधिकृत - ९८५७०८५९९९
- ❖ सूचना अधिकारी : कामेश्वर प्रसाद दुबे - सूचना प्रविधि अधिकृत - ९८५७०५५८६

#### ११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची :

१. विपद जोखिम न्यूनीकरण नगरस्तरीय नीति, २०७८
२. नगर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७८
३. कृष्णनगर नगरपालिकाको कार्यसंचालन निर्देशिका, २०७८
४. खर्चको मापदण्ड सम्बन्धी निर्णय तथा कार्यविधि २०७८
५. अन्तरिक लेखा परीक्षण कार्यविधि निर्देशिका २०७८-
६. कृष्णनगर नगरपालिकाको आर्थिक अनुशासन तथा आन्तरिक लेखापरीक्षण गर्ने कार्यविधि ( नियमित गर्ने ऐन, २०७८)
७. कृष्णनगर नगरपालिका न्यायिक समितिको मेलमिलाप सम्बन्धी कार्यविधि, २०७८
८. मेलमिलाप केन्द्र संचालन सम्बन्धी कार्यविधि, २०७८
९. कृष्णनगर नगरपालिका न्यायिक कार्यविधि सम्बन्धी ऐन, २०७८
१०. कृष्णनगर नगरपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यसंचालन कार्यविधि २०७८
११. कृष्णनगर नगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्य संचालन कार्यविधि २०७८
१२. कृष्णनगर नगरपालिकाको स्थानीय राजश्व परामर्श समितिको कार्य संचालन कार्यविधि, २०७८
१३. भवन निर्माण सम्बन्धि मार्गदर्शन
१४. न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४
१५. स्थानीय तह सहकारी ऐन २०७५
१६. कृष्णनगर नगर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५



१७. कृष्णनगर नगर पालिका फोहरमैला व्यवस्थापन कार्यविधि २०७५
१८. कृष्णनगर टोल विकास संस्था सञ्चालन कार्यविधि २०७५
१९. कृष्णनगर स्थानीय तहको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५
२०. कृष्णनगर स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५
२१. कृष्णनगर नगरपालिकाको "घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि २०७५
२२. कृष्णनगर एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि, २०७४
२३. स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५
२४. कृष्णनगर नगर कार्यपालिकायको बैठक संचालन कार्यविधि, २०७४
२५. नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४
२६. नगर सभा सञ्चालन कार्यविधि, २०७४
२७. कृष्णनगर नगरपालिकाको सहकारी विधेयक २०७९
२८. कृष्णनगर नगरपालिकाको स्वास्थ्य विधेयक २०७९
२९. कृष्णनगर नगरपालिकाका पदाधिकारीको आचार संहिता २०७९
३०. कृष्णनगर नगर शिक्षा ऐन, २०७९
३१. करारमा नगर प्रहरी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७९
३२. स्वयं सेवक शिक्षक व्यवस्थापन कार्यविधि २०७९
३३. विषयगत समिति (कार्यसंचालन) कार्यविधि २०७९
३४. परम्परागत उपचारको सूचीकरण मापदण्ड २०७९
३५. बाल विवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना २०७९
३६. बाल अधिकार समिति संचालन सम्बन्धी निर्देशिका २०७९
३७. विद्यालय तथा परिवार भित्र बालबालिका अनुशासन कायम गर्न सकारात्मक उपाय अवलम्बन गर्ने निर्देशिका २०७९
३८. बाल बालिकामाथि हुने हिंसाका घटनाको अनिवार्य रिपोर्टिङ सम्बन्धी निर्देशिका २०७९
३९. बाल विवाह अन्त्यका लागि १० वर्षे रणनीति तथा कार्ययोजना २०७८-२०८८
४०. कृष्णनगर नगरपालिकाको प्राइभेट फर्म दर्ता कार्यविधि २०७९
४१. कृष्णनगर नगरपालिका पदाधिकारीहरूको आचारसंहिता, २०७९
४२. जस्ता पाता वितरण सम्बन्धी कार्यविधि २०८०
४३. सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा निर्देशिका २०८०
४४. स्थानीय तहका लागि 'खानेपानी, सरसफाइ तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली (WASH MIS) मार्गदर्शन' २०८०
४५. खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०
४६. खुल्ला दिसामुक्त अवस्थाको दिगोपन सम्बन्धी कार्यविधि २०८०
४७. स्थानीय तह खानेपानी गुणस्तर अनुगमन कार्यविधि २०८०
४८. हात स्वच्छता सम्बन्धी कार्यविधि २०८०



## ১২. আম্দনী, খর্চ তথা আর্থিক কারোবার সম্বন্ধী অদ্যাবধিক বি঵রণ :

❖ মিতি ২০৮১ বৈশাখ ১ গতে দেখি ২০৮১ অসার মসান্ত সম্মকো আম্দনী, খর্চ বিবরণ।

➤ আম্দনী : রু ৩৮,১৪,৪৩,৯২৬ /-

➤ খর্চ : রু ২৮,৪৯,৯৯,৫৭৬ /-

➤ শির্ষকগত রাজস্ব আয় সংকলন বিবরণ

- একিকৃত সম্পত্তি কর - ৪,১২,৬০৩।৫০/-

- ভূমিকর/মালপোত - ১,৪৫,৭০,৮২।৭৫/-

- ঘরবহাল কর - ১।,৬২,৭৭।২।২ /-

- ব্যবসায় কর - ৪,৮৯,৯৫০/-

- সিফারিস দস্তুর - ৪,০৩,৮৯। /-

- অন্য দস্তুর সেবা শুল্ক - ৩।,৮০,৭২০/-

কুল রাজস্ব সংকলন - রু. ২,১০,২০,৭৫।৫২ /-

## ১৩. তোকিএ বমোজিমকা অন্য বিবরণ :

❖ কার্যপালিকা বৈঠক সংখ্যা : ৫

❖ নগরসভা বৈঠক সংখ্যা : ২

❖ এন, নিয়ম, নিয়মাবলীলে তোকে বমোজিমকো অন্য কার্যহরু নিরন্তর ভई রহেকো জানকারী গৱাইন্ছ।

তথার গৰ্নে  
(সূচনা অধিকারী)

প্রমাণিত গৰ্নে  
কার্যালয় প্রমুখ  
প্রমুখ প্রশাসকীয় অধিবক্তৃ